

**प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७**

आठौं गाउँसभाबाट पारित मिति: २०७७/११/२४

प्रमाणीकरण मिति: २०७७/०१/२४

सम्बन्ध २०७८ सालको ऐन नं १

**प्रस्तावना:** कानेपोखरी गाउँपालिकाले सम्पादन गर्ने कार्यहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहलाई तोकिएको अधिकार क्षेत्र भित्रका विषयमा आवश्यक ऐन, कानून, नियम, मापदण्ड, कार्यविधि, निर्देशिका बनाई प्रशासकीय कार्यविधि नियमित गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधान २०७२ को धारा २२६ बमोजिम यो ऐन कानेपोखरी गाउँपालिकाको गाउँसभाले बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यो ऐनको नाम “प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७” रहेको छ।  
(२) यो ऐन कानेपोखरी राजपत्रमा प्रकाशित भएपछि तुरुन्त लागू हुनेछ।
२. **परिभाषा:** (१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा:-
  - (क) “ऐन” भन्नाले कानेपोखरी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७ सम्झनु पर्छ।
  - (ख) “कार्यपालिका” भन्नाले कानेपोखरी गाउँपालिकाको गाउँ कार्यपालिका सम्झनु पर्छ।
  - (ग) “गाउँपालिका” भन्नाले कानेपोखरी गाउँपालिकाका सम्झनु पर्छ।
  - (घ) “सभा” भन्नाले संविधानको धारा २२२ बमोजिमको कानेपोखरी गाउँपालिकाको गाउँसभा सम्झनु पर्छ।
  - (ङ) “संविधान” भन्नाले नेपालको संविधानलाई सम्झनु पर्छ।
३. **नियम बनाउने अधिकार:** (१) नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिकालाई तोकिएका अधिकार क्षेत्रभित्रका विषयमा तोकिएको कार्य जिम्मेवारी निर्वाह गर्न अपनाउनु पर्ने कार्यविधि नियमित गर्न गाउँ कार्यपालिकाले आवश्यक नियम बनाउन सक्नेछ।  
(२) उपदफा (१) बमोजिम नियम बनाउँदा संघीय तथा प्रदेश कानूनसँग नबाझिने गरी स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने विषयमा मात्र बनाउनु पर्नेछ।
४. **निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने:** (१) संविधान, ऐन तथा यस ऐन अन्तरगत बनेको नियमावलीको अधिनमा रही कानेपोखरी गाउँ कार्यपालिकाले आवश्यकता अनुसार निर्देशिका, कार्यविधि र मापदण्ड बनाई लागू गर्न सक्नेछ।  
(२) नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार क्षेत्रभित्रका कार्यहरू सञ्चालन गर्न कानेपोखरी गाउँपालिकाले ऐन र नियमावली बनाइ नसकेको भए तत्काल काम कारवाही गर्न गाउँ कार्यपालिकाले आवश्यक निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाई लागू गर्न सक्नेछ।
५. **बचाउ:** (१) यो ऐन लागू हुनु भन्दा अगावै कानेपोखरी गाउँपालिकाद्वारा जारी निर्देशिका, कार्यविधि तथा मापदण्ड यसै ऐन बमोजिम भएको मानिनेछ।

आज्ञाले,  
गायत्र श्रेष्ठ  
प्रमुख प्रशासकीय अधिकृत